



अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं

मिति: २०७९।०६।०५ गते।

प्रेस विज्ञप्ति

विषय: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री तोयम रायाज्यूको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव डा. रामप्रसाद घिमिरेज्यूको पदभारग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९/०५/२७ गतेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भई जान लाग्नुभएका सचिव श्री तोयम रायाज्यूको विदाई कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेमकुमार राई, माननीय आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य समेतको समुपस्थितिमा सम्पन्न भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल सरकारको मिति २०७९/०५/२७ को निर्णयानुसार सरुवा भई आउनुभएका सचिव डा. रामप्रसाद घिमिरेज्यूले २०७९/०६/०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको पदभारग्रहण गर्नुभएको छ।

कार्यक्रममा आयोगका सह सचिव श्री कोशहरि निरौलाज्यूले सम्पूर्ण कर्मचारीहरुको तर्फबाट सचिवज्यूलाई स्वागत गर्नुभयो। सार्वजनिक सेवाको क्षेत्रमा लामो अनुभव भएका सचिव पाएकोले आयोगमा कार्यकाल सफल हुने साथै कर्मचारीहरुको लागि समेत मार्गदर्शन हुने भन्दै सहकार्य एवं समन्वयात्मक प्रयासले चुनौती पार गर्न सकिने धारणा राख्नुभयो। सबै कर्मचारीहरु समूह कार्यमा प्रतिवद्ध रहेको कुरामा जोड दिँदै सबै कर्मचारीले नवआगन्तुक सचिवज्यूलाई मन, बचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

आयोगका कर्मचारीहरुमा अनुशासन र कर्तव्यपरायणताको अवस्था लागू हुने अपेक्षा व्यक्त गर्नु हुँदै नवआगन्तुक सचिव श्री रामप्रसाद घिमिरेज्यूले शुरु भएका सुधारहरुको निरन्तरता दिनेगतिशीलताको लागि समूहकार्य गर्ने तथा आयुक्तज्यूहरुको मार्गदर्शन अनुसार अगाडि बढ्ने बताउनुभयो। कार्यक्रममा बोल्दै सचिवज्यूले आयोग प्रति आमसर्वसाधारणको भरोसा भएकोले आयोगको प्रतिष्ठा कायम गर्ने गरी हामी सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो। सबैको सहकार्य र एकाग्रताबाट मात्र सुशासनका सूचकमा सुधार हुने बताउँनुहुँदै सबै कर्मचारीहरुले कार्यविवरण र जिम्मेवारी पूरा गर्नुपर्नेमा सचिवज्यूले जोड

दिनुभयो । यसैगरी आयोग परिवारले गरेको न्यानो स्वागत कार्यक्रमको लागि खुशी व्यक्त गर्दै सचिवज्यूले कृतज्ञता ज्ञापन गर्नु भयो ।

आयोगवाट आजैका दिनदेखि सरुवा भई जान लाग्नु भएका सचिव श्री तोयम रायाज्यूले आयोगमा १९ महिनाको अवधिमा माननीय प्रमुख आयुक्त र माननीय आयुक्त ज्यूहरूको मार्गदर्शन तथा उत्प्रेरणा प्रति हार्दिक आभार व्यक्त गर्दै कर्मचारीहरूको सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो । संगठन र संस्थागत उद्देश्य हासिल गर्नका लागि जुनसुकै पदमा भए पनि सबै एक ढिक्का भएमा संगठनको उद्देश्य प्राप्त हुने बताउँदै विषम परिस्थितिमा कार्यसम्पादन गर्नुपर्ने अवस्थामा प्रमुख आयुक्त तथा आयुक्त ज्यूहरूको मार्गदर्शनले सहजता प्रदान गरेको बताउनुभयो । सचिवज्यूले आयोगमा अभिलेख व्यवस्थापन , OAS र सूचना प्रविधिमा धेरै सूधारका कार्य भएको र बाँकी कार्य आगामी दिनमा पूरा हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्नुहुँदै माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईज्यूले सबैले वर्ष भरी गरेको कामको प्रतिफल वार्षिक प्रतिवेदन राष्ट्रपतिज्यू समक्ष पेश गरेकोमा सबै बधाईको पात्र भएको बताउनु हुँदै विदाई भएर जानु हुने सचिव र यस आयोगमा आउनु भएका सचिव दुवै जना उत्कृष्ट, सदाचारी ,असल नेतृत्व क्षमता र बहुआयमिक ज्ञान भएको र वहाँहरू अनुभवले समेत आयोगको कार्यसम्पादनमा उर्जाशील भएको विचार व्यक्त गर्नुभयो । सचिव तोयम रायाज्यूले डिजिटাইजेशन तथा अनुसन्धान अभियोजनका विषयमा गर्नु भएको सिर्जनशील कार्य स्मरण गर्नुहुँदै आयोगमा आउनु भएका सचिव डा. रामप्रसाद घिमिरेलाई सबै कर्मचारीहरूले साथ दिनुपर्ने कुरा समेत माननीय प्रमुख आयुक्तज्यूले बताउनुभयो । आशन्न चाडपर्वहरूको अवसरमा सम्पूर्ण आयोग परिवारलाई शुभकामना व्यक्त गर्दै माननीय प्रमुख आयुक्तज्यूले आफ्नो निर्देशनात्मक मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभयो ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी